



श्री प्रमुख निर्वाचन आयुक्तज्यू
युएसए ।

निर्वाचन सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा यही आउने अगष्टको ११ र १२ तारिखमा राष्ट्रिय समन्वय परिषद् युएसएको निर्वाचन हुन गईरहेको व्यहोरा यहाँलाई अवगत भएकै विषय हो । उक्त निर्वाचन गैरआवासीय नेपाली संघको विधान २०१५ र राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धी नियमावली २०१७ अनुसार संचालन गर्नको लागि अनुरोध गर्दछु ।

गैरआवासीय नेपाली संघको विधान र राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धी नियमावलीमा उल्लेख गरिएका प्रावधानहरू मध्ये मुख्य प्रावधानहरू यस प्रकारका छन्:

१. संघको विधानको दफा २३.११ - राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेदवार बन्न निज राष्ट्रिय समन्वय परिषद् वा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने छ । तर कम्तिमा ३ कार्यकाल पुरा नगरेका राष्ट्रिय समन्वय परिषद्को हकमा यस्तो योग्यताको आवश्यकता पर्ने छैन ।
२. संघको विधानको दफा १७.५.३ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यका लागि उम्मेदवार बन्नका लागि निज अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य वा कुनै पनि राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य पदमा एक कार्यकाल पुरा गरेको हुनु पर्ने छ । दफा २२.१४.१ अनुसार मনोनित सदस्यहरूको हकमा भने यो दफा लागू हुने छैन ।
३. राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धि नियमावली २०१३ (२०१७ संशोधन सहित) को दफा ४.१२ - अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यको उम्मेदवार तथा राष्ट्रिय समन्वय परिषद्का सबै उम्मेदवारहरूले संघको आचार संहितामा लिखित प्रतिबद्धता गरी उम्मेदवारी मनोनयन फारमका साथ पेश गर्नु पर्ने छ । कुनै उम्मेदवार राजनैतिक जातिय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदिधकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नु पर्ने छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्धारण गरेको आचार संहिता पालना नगरी प्राप्त भएका मनोनयनका उपर प्रमाण सहित लिखित उजुरी परेमा निर्वाचन समितिले छानविन गरि मनोनयन रद्द गर्न सक्नेछ ।

तसर्थ माथि उल्लेखित र यसै साथ संलग्न गरिएको संघको विधान र राष्ट्रिय महाधिवेशन सम्बन्धी नियमावली २०१७ अनुसार निर्वाचन सफलताका सम्पन्न गर्न पुनः अनुरोध गर्दछु ।



सोनाम लामा

क्षेत्रीय संयोजक

अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघ ।

सन् २०१७ जुलाई १७ ।